



आवेदन प्रक्रिया: सुरुवात देखि रजिस्ट्रेसन प्रक्रियासम्मका 10 चरणहरू

1. आवश्यक कागजातहरू र जानकारी जम्मा गर्नुहोस्: निश्चित कार्यक्रमहरूमा थप आवश्यकताहरू हुन सक्छ। कृपया सबै निर्देशनहरू पूर्ण रूपले पढ्नुहोस्।

वर्तमान रूपमा DeKalb County School District मा भर्ना भएको

- विद्यार्थीको ID नम्बर (7 अङ्क) – रिपोर्ट कार्ड हेर्नुहोस्
- अभिभावकको इमेल ठेगाना

नयाँ वा DeKalb County School District मा फिर्ता भएको

- अभिभावकको इमेल ठेगाना
- बसोबास गरेको ठाउँको प्रमाण - ग्याँस, पानी, बिजुलीको बिल (अधिकतम रूपमा 60 दिन पुरानो), ऋण/बहाल सम्झौता
 - अभिभावकसँग माथि उल्लेख गरिए अनुसार आफ्नै नाममा वासस्थानको प्रमाण छैन भने, विद्यालय रोजाइको वासस्थान प्रमाणित गर्ने फारामा आवश्यक पर्छ। फारामहरू www.dekalbschoolsga.org/school-choice/forms-and-brochures/ मा भेट्न सकिन्छ। प्रमाणमा उल्लेख गरिएका सबै कागजातहरू ल्याउनुहोस्। उल्लेख गरिएको भन्दा फरक कागजात बुझाएको खण्डमा आवेदन अयोग्य बनेछ।
- जन्मदर्ता प्रमाणपत्र
- हालको स्कूल वर्षको फल सेमेस्टरको रिपोर्ट कार्ड
- M.A.P. उच्च उपलब्धि हासिल गर्ने विद्यार्थीको माग्रे कार्यक्रमको सिटका लागि आवेदन दिँदाखेरि मात्र जाँचको अङ्क जरुरी हुने

2. विद्यालय रोजाइ कार्यक्रमहरू र विद्यालयहरूको खोजी – आफ्नो बच्चाको सिक्रे शैली, सबल पक्ष र रुचिहरूसँग मेल खाने कार्यक्रम चयन गर्नुहोस्।
3. कार्यक्रमको चिह्नको योग्यतासम्बन्धी मापदण्ड, चयन प्रक्रिया र लोलटरी पुल्स पुनरावलोकन गर्नुहोस्।
<http://www.dekalbschoolsga.org/school-choice/programs/>
4. यातायातका नीति बारे विचार गर्नुहोस्।
5. आफ्ना कार्यक्रम र विद्यालयहरू छनौट गर्नुहोस्।
6. <http://www.yourchoicedekalb.org> मा जानुहोस्। आवेदन दिनका लागि APPLY NOW/SIGN IN (अहिले आवेदन दिनुहोस्/साइन इन गर्नुहोस्) लेखिएको ट्याबमा क्लिक गर्नुहोस्।

DeKalb High School of the Arts (ग्रेड 8-12) तथा DeKalb Elementary School of the Arts (ग्रेड 4-7) का अडिशन आवेदकहरूले अनिवार्य रूपमा

- सुरुमा: विद्यालय रोजाइको अनलाइन आवेदन बुझाउनु पर्दछ
- त्यसपछि: अडिशन आवेदन प्याकेटलाई सिधै विद्यालयमा पठाउनु वा पुर्याउनु पर्दछ।

Tucker High, Druid Hills High वा MLK Jr High Schools मा आवेदन दिने IB प्रेप (ग्रेड 9, 10) र IB डिप्लोमा (ग्रेड 11, 12) का आवेदकहरूले अनिवार्य रूपमा

- सुरुमा: विद्यालय रोजाइको अनलाइन आवेदन बुझाउनु पर्दछ।
- त्यसपछि: प्रत्येक IB स्कूलमा छुट्टाछुट्टै रूपमा एउटै इमेलमा IB आवेदन पेस गर्नु पर्दछ।



Arabia Mountain High School को म्याग्रेट कार्यक्रमको अतिरिक्त आवेदन तथा सिफारिसहरू भिडियो अन्तर्वार्ताको प्रश्नावली फाराममा सङ्केत गरिए अनुसार विद्यालयमा सिधै बुझाउनु पर्दछ ।

DSA र DESA अडिशन, **IB** प्रेप वा **IB** डिप्लोमा र **Arabia Mtn HS** को डाउनलोड गर्न मिल्ने/सम्पादन गर्न मिल्ने पृष्ठहरू <http://www.dekalbschoolsga.org/school-choice/forms-and-brochures/> मा उपलब्ध छ ।

7. आवेदनको अवस्थासम्बन्धी अद्यावधिक र सूचनाहरूका लागि नियमित रूपमा आफ्नो इमेलको इनबक्स र आवेदन ड्यासबोर्ड जाँच गर्नुहोस् । सधैँ इमेल जाँच गर्नु र आवेदनमा लगइन गर्नु तपाईंको जिम्मेवारी हो । तपाईंले इमेल प्राप्त गर्नुभएको छैन भने, कृपया आफ्नो इमेल खाताको स्प्याम वा जंक फोल्डर जाँच गर्नुहोस् । आवेदनको अवस्थाको बारेमा जानकारी दिने सूचना आवेदन ड्यासबोर्डको माथिल्लो भागमा रहेको **Message Box** (सन्देश बक्स) मा पनि भेट्न सकिन्छ ।
8. चिठ्ठा हुने दिन (मार्च 26, 2021), आवेदनमा लगइन गरेर आफ्नो नतिजा जाँच गर्नुहोस् । इमेल र विद्यालय रोजाइको ड्यासबोर्ड नियमित रूपमा हेर्नु तपाईंको जिम्मेवारी हो ।
9. आवेदक कार्यक्रममा स्वीकृत भएमा, इमेलद्वारा पठाइने छनौट पत्रमा उल्लेख गरिएको अन्तिम मितिभित्र **अनलाइन ड्यासबोर्डमा गएर स्वीकार वा अस्वीकार विकल्प छनोट गर्नुहोस्** । सिटको प्रस्ताव स्वीकृत भएपछि, अन्य सबै रोजाइहरू अस्वीकृत गरिनेछ किनभने कुनै एक विद्यार्थी दुई भिन्न विद्यालय वा कार्यक्रमहरूमा भर्ना हुन सक्दैनन् ।
10. आफ्नो सिट सुरक्षित गर्न अन्तिम मितिभित्र **विद्यालयमा आफ्नो नाम दर्ता गराउनुहोस्** । अन्तिम मिति प्रत्येक विद्यालयको वेबसाइटमा उल्लेख गरिएको हुन्छ । पहिलो चरणको लोटरिका नतिजाहरूको पाँच-दिन दर्ता गर्ने अन्तिम मिति हुन्छ। **छनौट पत्र वा विद्यालयको वेबसाइटमा उल्लेख गरिएको अन्तिम मिति भित्र विद्यालयमा आफ्नो नाम दर्ता नगराउने आवेदकको सिट खोसिन्छ/स्वतः अस्वीकृत गरिन्छ र उक्त सिट प्रतिक्षा सूचीमा रहेका आवेदकलाई नामको क्रम अनुसार प्रदान गरिन्छ** । अभिभावकले सिट अस्वीकृत गरेपछि वा त सिट स्वतः अस्वीकृत भएपछि सिट फेरि पाउने सम्भावना हुँदैन । विद्यालयको वेबसाइटमा रजिस्ट्रेसन मिति भेट्टाउन सकिएन भने अभिभावकले मिति पत्ता लगाउन विद्यालयमा फोन गर्नु पर्छ, यो अभिभावकको जिम्मेवारी हो ।

थप जानकारीका लागि, कृपया विद्यालय रोजाइको वेबसाइट भ्रमण गर्नुहोस् ।

<http://www.dekalbschoolsga.org/school-choice/>